



हरिवन नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
हरिवन, सर्लाही  
प्रदेश नं २, नेपाल

**आ.व. २०७७/०७८ का लागि आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) सम्बन्धी सिलबन्दी बोलपत्रको सूचना**  
**तेस्रो पटक प्रकाशित मिति: २०७७/०६/१४**

हरिवन नगरपालिकाले आगामी आ.व. २०७७/०७८ (मिति २०७७ सालश्रावण १ गतेदेखि २०७८ साल आषाढ मसान्तसम्म) मा आन्तरिक आय संकलनको लागि तपसिल बमोजिम ठेक्का बन्दोबस्त गर्नु परेकोले ईच्छुक व्यक्ति तथा फर्मबाट देहाय बमोजिमका शर्तको अधीनमा रही सिलबन्दी बोलपत्र आव्हान गरिएको छ ।

**शर्तहरू:**

- ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूबाट आफ्नो फर्म नवीकरण, मूल्य अभिवृद्धि कर तथा आ व २०७५/०७६ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि सहित बोलपत्र फाराम तपसिलमा उल्लेखित दस्तुर (फिर्ता नहुने गरी) तिरी मिति २०७७/०६/२० गते कार्यालय समय सम्म यस कार्यालयबाट खरिद गर्न सकिनेछ ।
- सिलबन्दी खामबाहिर विवरण प्रष्ट खुलाई मिति २०७७/०६/२१ गते मध्याह्न १२:०० बजेसम्म बोलपत्र यस कार्यालयमा छुट्टाछुट्टै दर्ता गरी सक्नु पर्नेछ । दर्ता भएका बोलपत्रहरू कार्यालय प्रतिनिधि तथा बोलपत्रदाता वा निजहरूको प्रतिनिधिहरूको मिति २०७७/०६/२१ मा दिउसो २:०० बजे हरिवन नगरपालिका कार्यालयमा खोलिनेछ । बोलपत्र दाता वा निजको प्रतिनिधि उपस्थित नभएपनि बोलपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।
- बोलपत्र खरिद गर्ने वादर्ता गर्ने अन्तिम दिन विदा परेमा उक्तकार्यहरू क्रमशःलगत्तै कार्यालय खुलेको दिनहुनेछ ।
- केमेट गरी सहीनगरेको, सहीछाप नभएको, म्यादनाघी पर्न आएको बोलपत्र उपर कार्यवाही हुने छैन ।
- बोलपत्रदाता नेपाली नागरिक भए आफूले कबुल गरेको अंकको ५ प्रतिशत र गैर नेपाली नागरिक भए आफूले कबुल गरेको अंकको १० प्रतिशत धरौटी रकम यस नगरपालिकाको नेपाल बैंक लि. हरिवन शाखा, हरिवन सर्लाहीमा रहेको धरौटीखाता नं. १३२०३०००००० ३००००००००१ माजम्मा गरेको सक्कल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकले यस कार्यालयको नाममाजारी गरेको कम्तिमा पचहत्तर दिन म्याद भएको बोलपत्र जमानतको सक्कल प्रतिबोलपत्र फाराम साथ संलग्न राखी पेश गर्नुपर्ने छ ।
- स्वीकृत बोलपत्र दाताले आफूले कबुल गरेको कुल रकम ३ (तीन) किस्तामा बुझाउनु पर्नेछ । यसरी बुझाउने किस्ताहरू ठेक्का सम्झौता गर्दा पहिलो किस्तामा ४०% नगद बुझाउनु पर्नेछ । दोश्रो किस्ता पौष मसान्त भित्र ३०% र तेश्रो किस्ता चैत्र मसान्त भित्र ३०% जम्मा गरी ६०% वा किस्ता रकम वरावरको १३ महिना म्याद भएको नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक (वित्तिय संस्था, फाईनान्स, कम्पनी, सहकारी वित्तिय संस्थाहरू वाहेक)को कार्यसम्पादन जमानत ठेक्का सम्झौता गर्दा नै पेश गर्नु पर्नेछ । उक्त बैंक जमानत पेश नगरेमा वा एक मुष्ट नगद नबुझाएमा निजको धरौटी जफत गरी प्रचलित कानून बमोजिम कारवाही गरिनेछ । ठेकेदारले सम्झौताको समयमा ठेक्का अनुसारको सम्पूर्ण ठेक रकम एकमुष्ट बुझाएमा दश प्रतिशतले हुने रकम छुट दिईनेछ ।
- ठेक्का वापत नेपाल सरकारलाई तिर्नु, बुझाउनु पर्ने सबै कर ठेक्कादार स्वयंले बुझाउनु पर्ने छ ।
- समयमा किस्ता रकम नबुझाएमा बैंक जमानतबाट नगरपालिकाले किस्ता रकम असुल उपर गर्नेछ ।
- ठेकेदारले बोलपत्र फाराम साथ संलग्न दररेट अनुसार कर संकलनगर्नु पर्नेछ ।
- कुनै कारण देखाई वानदेखाई बोलपत्र स्वीकृत गर्ने वानगर्ने सम्पूर्ण अधिकार नगरपालिका कार्यालयमा निहित रहनेछ ।
- ठेक्का चलन ठेक्कासम्बन्धी कबुलियतनामा र पट्टा बमोजिम मात्र गर्न पाईने छ । कानूनले निषेध गरेको सामग्रीमा कर तथा सेवा शुल्क असुलगर्न पाईने छैन ।
- कर तथा शुल्कको दररेट सम्बन्धी विवरण बोलपत्र फारममा उल्लेख भएअनुसार हुनेछ । यस सूचनामा उल्लेख नभएका कुराको हकमा प्रचलित कानून अनुसार हुनेछ ।

**तपसिल**

सि नं	बजारको नाम	बजार लाग्ने क्षेत्र	न्यूनतम ठेक अंक	बोलपत्र फाराम दस्तुर	कैफियत
१	खसि बजार	हरिवन नया बजार	रु ५२,९९,९९९ ।-	३,०००।-	
२	रांगा बजार	हरिवन नया बजार	रु १८,११,५९९-	१,०००।-	
३	मीना बजार	हरिवन नया बजार	रु २५,८१,८९९।-	३,०००।-	
४	हरिवनबाट बाहिर जाने फलफूल तरकारी तथा कबाडी सेवा शुल्क	हरिवन नया बजार	रु ७,५०,११३।-	१,०००।-	
५	नयाँ रोड तरकारी बजार	हरिवन १०	रु ९०,०००।-	१,०००।-	
६	डावरी बजार	हरिवन ०३	रु १९,१२५।-	१,०००।-	